



बर्जु गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
अमाहिबेल्हा, सुनसरी
१ नं. प्रदेश, नेपाल

प.सं. ०७७/७८

करार सेवामा पदपूर्ति सम्बन्धी सूचना
(प्रकाशित मिति: २०७७/०६/३० गते)

यस बर्जु गाउँपालिकाले प्रदेश सरकार र करुणा फाउण्डेसन नेपालसँगको साझेदारीमा सञ्चालन गर्न लागेको **अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको " ५ वेडको अस्पताल सञ्चालन सम्बन्धी परिपत्र"** अनुसार आवश्यक तपसिलको पदमा खुला प्रतिस्पर्धात्मक परीक्षाद्वारा **करार सेवामा** पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक न्यूनतम योग्यता पुगेका कुनै वात कसुर नलागेका इच्छुक योग्य नेपाली नागरिकहरूबाट दरखास्त फाराम भर्न आह्वान गरिएको छ। यस पालिकाले तोकेको दरखास्त फाराममा भर्नु पर्ने सम्पूर्ण विवरणहरू भरी पासपोर्ट साइजको फोटो २ प्रति टाँस गरी सो का साथ आफ्नो नेपाली नागरिकता र दरखास्त दिने पदका लागि तोकिएको अन्तिम शैक्षिक योग्यताको ट्रान्सकृप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सो को साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत संलग्न गरी बर्जु गाउँपालिकाको कार्यालय समक्ष पेश गर्नु पर्नेछ।

रित नपुगेको, तोकिएको आवश्यक न्यूनतम शैक्षिक योग्यता नभएको र तोकिएको परीक्षा दस्तुर नबुझाएका दरखास्त उपर कुनै कारवाही हुने छैन। साथै, प्रचलित कानून बमोजिम अयोग्य ठहरिने उम्मेदवारहरूको दरखास्त उपर कुनै कारवाही हुने छैन। झुटा विवरण उल्लेख गरी दरखास्त फारम भरेमा सोको जवाफदेही दरखास्तवाला स्वयं हुनु पर्नेछ।

तपसिल

सि.नं.	विज्ञापन नं.	सेवा/समूह/श्रेणी	पद	खुला/समावेशी	माग संख्या	उम्मेदवार छनोट विधि	परीक्षा दस्तुर	कैफियत
१	३/ ०७७-७८	नेपाल स्वास्थ्य सेवा, प.हे.न. समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक)	स्टाफ नर्स	खुला	२ (दुई)	बर्जु गाउँपालिकामा करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ बमोजिम प्रारम्भिक योग्यताक्रमको सूची छनोट तथा अन्तर्वार्ता	रु.४००।०	काम गर्नुपर्ने स्थान: कोभिड-१९ अस्पताल समयावधि: हाललाई ३ महिनाको लागि मात्र
२	४/ ०७७-७८	नेपाल स्वास्थ्य सेवा, प.हे.न. समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक)	समुदायमा आधारित पुनर्स्थापना (सिवाआर) सहजकर्ता वा अ.न.मी. सो सरह	खुला	१ (एक)	लिखित परीक्षा, कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ता	रु.३००।०	काम गर्नुपर्ने स्थान: बर्जु गाउँपालिकाको क्षेत्रभित्र
३	५/ ०७७-७८	नेपाल स्वास्थ्य सेवा, प.हे.न. समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक)	समुदायमा आधारित पुनर्स्थापना (सिवाआर) सहजकर्ता वा अ.न.मी. सो सरह	अपाङ्ग	१ (एक)	लिखित परीक्षा तथा अन्तर्वार्ता	रु.१००।० (एक सय) थप दस्तुर बुझाउनु पर्नेछ	परीक्षा एकै सिटिङ्ग एकै मिति र समयमा हुनेछ
४	६/ ०७७-७८	नेपाल कृषि सेवा, भेटेरिनरी वा लाईभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक)	नायब पशु स्वास्थ्य प्राविधिक वा सो सरह	खुला	१	लिखित परीक्षा तथा अन्तर्वार्ता	रु.३००।०	काम गर्नुपर्ने स्थान: बर्जु गाउँपालिकाको क्षेत्रभित्र
६	७/ ०७७-७८	नेपाल प्रशासन, सामान्य प्रशासन, श्रेणीविहीन	कार्यालय सहयोगी	-	१ (एक)	अन्तर्वार्ता	रु.१००।०	काम गर्नुपर्ने स्थान: कोभिड-१९ अस्पताल समयावधि: हाललाई ३ महिनाको लागि मात्र



बर्जु गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
अमाहिबेल्हा, सुनसरी
१ नं. प्रदेश, नेपाल

१. आवश्यक न्यूनतम शैक्षिक योग्यता तथा अनुभवः

- समुदायमा आधारित पुनर्स्थापना (सिविआर) सहजकर्ता वा अ.न.मी. वा सो सरहः
 - (क) मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा अ.न.मी. उत्तीर्ण गरी कार्यानुभव हासिल गरेको,
 - (ख) नेपाल नर्सिङ्ग परिषद्मा दर्ता भएको हुनुपर्ने,
 - (ग) कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको,
 - (घ) स्वास्थ्य र अपाङ्गताको क्षेत्रमा काम गरेको अनुभव भएको।
- स्टाफ नर्सः (क)मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमा कम्तिमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण
 - (ख) नेपाल नर्सिङ्ग परिषद्मा दर्ता भएको हुनुपर्ने,
- नायब पशु स्वास्थ्य प्राविधिक वा सो सरहः मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु विज्ञान विषय लिई एस.एल.सी वा टी.एस.एल.सी. उत्तीर्ण गरेको
- कार्यालय सहयोगीः सामान्य लेखपढ गर्न सक्ने ।

२. उम्मेदवारको उमेरः (क) महिला र अपाङ्गता भएका व्यक्तिहरूको हकमा दरखास्त दिन अन्तिम मिति सम्ममा १८ वर्ष उमेर पुरा भई ४० वर्ष ननाघेको।

(ख) पुरुषको हकमा दरखास्त दिन अन्तिम मिति सम्ममा १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको।

३. फारम प्राप्त गर्ने र बुझाउनु पर्ने स्थानः यस पालिकाको Website: www.barjumun.gov.np बाट दरखास्त फारम डाउनलोड गरी उक्त फारम भरी पालिकाको कार्यालयमा बुझाउनु पर्ने।

४. परीक्षा दस्तुर बुझाउने प्रकृयाः यस पालिकाको राजश्व शाखामा परीक्षा दस्तुर जम्मा गरी सो को सक्कलै भौचर दरखास्त फारमसाथ पेश गर्नुपर्नेछ।

५. दरखास्त फारम भर्ने मितिः मिति २०७७/०६/३० गतेदेखि २०७७/०७/२० सम्म।

६. पाठ्यक्रमः यस पालिकाको Website: www.barjumun.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

७. अपाङ्गको हकमाः स्वीकृत चिकित्सको सिफारिसमा समाज कल्याण परिषद्/ सम्बन्धित स्थानीय तह बाट अपाङ्गता प्रमाणित गरेको परिचयपत्र दरखास्त साथ अनिवार्य पेश गर्नुपर्नेछ ।

८. शैक्षिक योग्यता, अनुभव तथा अन्य प्रमाणपत्रहरूका सम्बन्धमा दरखास्त बुझाउने अन्तिम मितिः २०७७/०७/२० सम्म जारी भएकोलाई मात्र मान्यता दिइनेछ।

९. विशेष ब्यवस्थाः समुदायमा आधारित पुनर्स्थापना सहजकर्ताहरूको छनौट पश्चात दुई(२) महिनाको समुदायमा आधारित पुनर्स्थापना तालिम हुनेछ ।

१०. परीक्षा मितिः अर्को सूचनामा प्रकाशित गरिनेछ ।

११. परीक्षामा परीक्षार्थीले अनिवार्य रुपमा कालो मसीको मात्र प्रयोग गर्नुपर्नेछ अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ ।

१२. आवेदन स्वीकृत/अस्वीकृत तथा विज्ञापन रद्द गर्ने सम्पूर्ण अधिकार पालिकालाई हुनेछ।

१३. दरखास्त फारम भर्दा आउने अस्पष्टताको सम्बन्धमा यस पालिकाको कार्यालयको फोन नं 9861924114/9816303818 मा सम्पर्क गरी बुझ्न सकिनेछ।

प्रमुख प्रशासकीय अधिकृत